

प्रस्ताव: मिति २०७७/०२/२७, मङ्गलबार, ८२ औं कार्यपालिका

१. नगर सभा सम्बन्धमा
२. कोभिड -१९ सम्बन्धमा
३. विपद व्यवस्थापन सम्बन्धमा
४. गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका सम्बन्धमा
५. वडा नं. १२ को सडक ट्रयाक खोल्ने सम्बन्धमा
६. शव व्यवस्थापन सम्बन्धमा
७. डयाम मर्मत सम्बन्धमा

**निर्णय नं. १**

घोराही उपमहानगरपालिकाको सातौं नगर सभा २०७७ साल जेष्ठ ३२ गते ११ बजे गर्ने ।

**निर्णय नं. २:**

कोभिड १९ का लागि केश अनुसन्धान तथा खोज पड्ताल टिम परिचालन अन्तरिम निर्देशिका २०७७बमोजिम कोभिड १९ महामारी नियन्त्रण गर्न केश पत्ता लागेका बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुको समयमा पहिचान गरी समुदायमा संक्रमण फैलन नदिन घोराही उपमहानगरपालिका अन्तर्गत जनस्वास्थ्य अधिकृतको नेतृत्वमा ३ (तीन) वटा केश अनुसन्धान तथा खोज पड्ताल टिम ( CICTT ) गठन गर्ने ।

**निर्णय नं. ३ :**

घोराही उपमहानगरपालिका अन्तर्गत सरसफाई वातावरण तथा विपद व्यवस्थापन समितिको देहाय अनुसारका निर्णय अनुमोदन गर्ने ।

तपशिल

३.१ घोराही उपमहानगरपालिका वडा नम्बर तीन को च.न. ११२८मिति २०७६/११/१४ को पत्र अनुसार घर आगलागी बाट क्षति पुगेकी श्री रेखा डाँगी लाई घर छाउनका लागि बढीमा ५ बन्डल जस्ता पाता स्थानीय विपद व्यवस्थापन कोष बाट उपलब्ध गराउने ।

३.२ घोराही उपमहानगरपालिका वडा नम्बर २ को च. न. १४५३ मिति २०७७ /०२/१८ को पत्र तथा संलग्न प्रहरी मुचुल्का समेतको आधारमा घर आगलागी भई क्षती पुगेको श्री चन्द्र बहादुर चौधरीलाई राहत स्वरूप बढीमा ५ बन्डल जस्ता पाता स्थानीय विपद व्यवस्थापन कोष बाट उपलब्ध गराउने ।

३.३ घोराही उपमहानगरपालिका वडा नम्बर १९ को च. न. ५९५ मिति २०७७ /०२/०६ को पत्र तथा संलग्न प्रहरी मुचुल्का समेतको आधारमा घर आगलागी भई क्षती पुगेको हुंदा प्रभावित श्री आइतराम घर्ती मगरलाई राहत स्वरूप बढीमा ५ बन्डल जस्ता पाता स्थानीय विपद व्यवस्थापन कोष बाट उपलब्ध गराउने ।

#### निर्णय नं. ४

भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मिति २०७६/०८/२५, च.नं. ६४ को प्राप्त पत्र अनुसार चालु आर्थिक बर्षमा गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम संचालन गर्न गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण निर्देशिका, २०७५ बमोजिम घोराही उपमहानगरपालिकामा सो कार्यक्रम २०७७ साल फाल्गुन महिना देखी संचालन गरिएकोमा कोभिड १९ को विषम परिस्थिति र बन्दाबन्दीका कारण उक्त कार्यक्रम स्थगित भएको हुँदा अब उप्रान्त वडा कार्यालय संग समन्वय र सहकार्य गरी असार मसान्त सम्म सम्पन्न हुने गरी संचालन गर्ने । साथै कार्य सम्पन्न गर्ने अवधी निकै छोटो भएकोले केही काम बाँकी रहन सक्ने र काम सम्पन्न नहुँदै गणकले प्राप्त गर्ने सेवा सुबिधा यो आ.व.मा भुक्तानी दिन सकिने सम्भावना कम भएको हुँदाआगामी आ.व.मा समेत भुक्तानी दिने गरी बजेट फ्रिज नहुने व्यवस्थाका लागि भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा अनुरोध गर्ने ।

#### निर्णय नं. ५

घोराही उपमहानगरपालिका वडा नम्बर १२ को खजुरेको जंगलमा निर्मित बोटानिकल गार्डेन बिपी बाटिका डयाममा जाने बाटो नभएको हुँदा डयाम देखी सिस्नेरीको बस्ती जाने सडक ट्रयाक खोल्ने ।

#### निर्णय नं. ६:

कोभिड १९ को यस विषम परिस्थितिमा घोराही उपमहानगरपालिका भित्र मृत्यु हुने तथा बेवारिशे लाश व्यवस्थापन सम्बन्धित वडा भित्रै गर्न उपयुक्त हुने देखिएकोले लास व्यवस्थापनका लागि प्रत्येक वडाले स्थान छनौट गरी ३ (तिन) दिनभित्र नगर कार्यपालिकामा पेश गर्ने ।

निर्णय नं. ७:

घोराही उपमहानगरपालिकाको आव २०७६/७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार सि.नं. ५२२ खर्च शिर्षक नम्बर ३११७१ बाट खर्च हुने गरी विभिन्न वडामा निर्माण भएका देहाय बमोजिमका ड्यामहरू मर्मत गर्ने ।

तपशिल

सि.नं.	खर्च शिर्षक नं.	नगरसभा बाट स्वीकृत योजना	संचालन गरिने योजनाको नाम		कुल बजेटबाट विनियोजित रकम	कै
			नाम	वडा नं.		
५२२	३११७१	ड्याम मर्मत	जडखोली ड्याम	१२	२,५०,०००	
			चेपे ड्याममा आउने कुलो मर्मत	१	९०,०००	
			गुलरिया ड्याम मर्मत	१७	२,००,०००	
			सालघारी ड्याम मर्मत	१८	१,५०,०००	
			आरोग्य ड्याम मर्मत	१७	५००००	
			लखवार ड्याम मर्मत	६	१०००००	
			थाँटीगाउँ ड्याम मर्मत	१०	१०००००	
			गंगटे ड्याम मर्मत	१६	६०,०००	
जम्मा					१००००००।००	

